

## नोक्सान

- ♦ उपयुक्त वातावरणमा रोगका जीवाणुहरू छिटो फैलने भएकोले छोटो समयमै धैरै बगैँचामा यो रोग लाग्न सक्दछ ।
- ♦ रोग लागिसकेपछि यदि उपचार गरिएन भने होकेर वर्ष यो रोगको प्रकोप बढेर उत्पादनमा नोक्सान पुन्याउँदछ ।
- ♦ यो रोग जुनारको 'Washington Navel' तथा 'Valencia Late' जातमा बढी लागेको पाइन्छ ।

## व्यवस्थापन

### रोग लाग्नुपूर्व ख्याल गर्नुपर्ने कुराहरू

- ♦ सुन्तलाजात फलफूल रोप्दा उच्च घनत्वमा नरोप्ने ।
- ♦ सुन्तलाजात फलफूल बगैँचा स्थापना गर्दा सकेसम्म पारिलो ठाउँ रोज्ने ।
- ♦ जड्गलको बीचमा घाम कम पर्ने तथा रोग फैलनाका लागि उपयुक्त वातावरण सिर्जना हुने हुँदा बगैँचा स्थापना गर्दा सकेसम्म जड्गलको बीचमा स्थापना नग्ने ।
- ♦ गुलाबी रोगको जीवाणुले धैरै प्रजातिका बोटबिरुवाहरूमा आक्रमण गर्ने भएको हुँदा बगैँचा वरिपरिको अन्य बिरुवामा यो रोग भए नभएको निगरानी राख्ने ।

### रोग लागेमा गर्नुपर्ने कार्यहरू

- ♦ यो रोग वर्षातको समयमा देखिने भएको हुनाले बोटमा रोग देखापर्दा बित्तिकै दुसीनासक विषादी जस्तै: कपरअक्सीक्लोराइड, कपरहाइड्रोक्साइड, कपरसल्फेट, क्युप्रसअक्साइड आदिलाई धुलोमा

भए २ देखि ३ ग्राम प्रति लिटर तथा झोलमा भए २ देखि ३ मिलिलिटर प्रतिलिटर पानीमा स्टिकर सहित बोटको सम्पूर्ण भागहरू भिज्नेगरी छर्ने ।

- ♦ पानी पर्ने रोकिएपछि रोग लागेका हाँगाहरू काटेर हटाउने र काटिएका भागमा बोर्डोपेस्ट बनाएर लगाउने ।
- ♦ रोग लागेका हाँगाहरू रोग फैलनको लागि स्रोत हुने भएकाले जलाएर नष्ट गर्ने ।
- ♦ पौष-माघ महिनामा बगैँचाका बोट बिरुवाहरूको काटछाँट गरी बोर्डोमिश्रण बनाएर बोटको सम्पूर्ण भागहरू भिज्ने गरि छर्ने ।
- ♦ वर्षातिको समयमा बोर्डोमिश्रणको असर कम हुने भएको हुँदा यसलाई रोग लागेपछि छर्नुभन्दा रोग लाम्बाट बचाउनको लागि सुन्तलाजात फलफूलका बोटहरूको काटछाँट गरेपछि पौष-माघ महिनामा बोटको सम्पूर्ण भागमा भिज्नेगरी छर्दा बढी प्रभावकारी हुन्छ ।
- ♦ बोर्डोमिश्रण बनाउन १० ग्राम चुन (घर पोत्ने) र १० ग्राम निलोतुथोलाई छुट्टाछुट्टै प्लास्टिकको भाँडोमा राखी ३५०/३५० एम.एल. पानीमा धुलाउनुपर्दछ र धुलिसकेपछि मात्र एकै भाँडोमा राखी अन्तिम आयतन १ लिटर पुन्याउनु पर्दछ ।
- ♦ बोर्डोपेष्ट बनाउनका लागि भने १०० - २०० ग्राम चुन र १०० - २०० ग्राम निलोतुथोलाई माथि भनेजस्तै गरी ३५० एम.एल पानीमा धुलाएर मात्र एकैभाँडोमा राखी अन्तिम आयतन १ लिटर पुर्याउनु पर्दछ ।

थप जानकारीका लागि:-

### राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम

पारिपाल्ते, धनकुटा

फोन. नं.: ०२६-५२२०५५

ईमेल: ncrpdhankuta@gmail.com

वेबसाइट: www.ncrpdhankuta.narc.gov.np

नार्क प्रकाशन क्रम संख्या: ०३८/०८९/८२

## सुन्तलाजात फलफूलको गुलाबी रोग तथा यसको व्यवस्थापन सम्बन्धी संक्षिप्त जानकारी



स्रोत: <https://www.agric.wa.gov.au/plant-biosecurity/pink-disease-citrus-declared-pest>

### लेखकहरू:

वसन्त चालिसे, वरिष्ठ वैज्ञानिक, एस ४ एवं संयोजक डा. हीराकाजी मानन्धर, वरिष्ठ बालीरोग विज्ञ, NPDA अमृत कटुवाल, प्राविधिक अधिकृत



नेपाल सरकार

नेपाल कृषि अनुसन्धान परिषद्

### राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम

पारिपाल्ते, धनकुटा



२०८९

## परिचय

गुलाबी रोग (Pink disease) रुख तथा झाडीदार बिरुवाहरूमा दुसीको कारण लाग्ने खतरनाक रोगहरूमध्ये एक हो । यो रोगलाई Cobweb disease तथा Pink limb disease को नामले पनि चिनिन्छ । यसले फलफूल बगैँचा तथा काठका लागि रोपिएका ठूला रुखहरूमा समेत आक्रमण गरेको पाइन्छ । यसले सुन्तलाजात फलफूल बाहेक स्याउ, नासपाती, क्वीन्स, क्र्याब एपल, राजवृक्ष, रुख कटहर, सरिफा, आँप, अन्जिर, सितलचिनी, मसला, रबर, चिया आदिमा समेत आक्रमण गरेको पाइन्छ । यो रोग लागेपछि बोटको केही भाग वा पौरे बोट मर्न सक्छ । जंगलको नजिक भएका सुन्तलाजात फलफूल बगैँचा तथा उच्च घनत्वमा रोपिएका बगैँचामा यो रोगले बढी असर गर्दछ । छायाँ पर्ने ठाउँको बगैँचाभन्दा पारिलो बगैँचामा यो रोगको असर कम हुन्छ । यो रोग लागेपछि बेलैमा नियन्त्रणका उपाय नअपनाएमा यसको प्रकोप बढ्दै गएर पौरे बगैँचामा नोकसान पुऱ्याउँदछ ।

## रोगको जीवाणु

यो रोग *Erythricium Salmonicolor* नामको दुसीले लाग्दछ । यो दुसीलाई अन्य विभिन्न नाम जस्तै: *Corticium salmonicolor*, *Pellicularia salmonicolor*, *Phanerochaete salmonicolor* तथा *Necator decretus* आदिले पनि चिनिन्छ ।

## रोगको लक्षण

१. बोक्राको रंगमा परिवर्तन हुने: यो रोग लागेपछि बोक्राको रंग उडेको जस्तो देखिने गर्दछ । बोक्रामा सेतो-गुलाबी वा खरानी रंगको दुसीका भागहरू देखिन्छन् ।

२. खोटो निस्कने: दुसीले आक्रमण गरेको हाँगाबाट चोप वा खोटो निस्केको देखिन्छ ।
३. बोक्रा सुक्ने: हाँगा वा काण्डमा बोक्रा सुकेको वा फुटेको लक्षणहरू देखिन्छ ।
४. हाँगा वा काण्ड मर्ने: दुसीले हाँगालाई वरिपरिबाट आक्रमण गर्ने हुनाले रोग लागेको भन्दा माथिको भाग मरेको देखिन्छ । हाँगा मर्ने क्रम एकैठाउँमा नभएर छरिएर रहेको पाइन्छ ।



स्रोत: Internet (Website of CABI Digital Library)

यो रोगका लक्षणहरू खासगरी चार चरणमा देखिन्छन्:

- ◆ चरण १: यसलाई Cobweb stage पनि भनिन्छ । यस अवस्थामा हाँगाको बाहिरी भागमा दुसीका त्यान्द्रा (Mycelia) विकास भई माकुराको जालो जस्तो देखिन्छ ।
- ◆ चरण २: यसलाई Pseudonodular stage वा Hump stage पनि भनिन्छ । यस अवस्थामा बोक्रामा रहेका मसिना प्वाल (Lenticels), जसको सहायताले हावा तथा पानीको

बाफ भित्रबाट बाहिर निस्कने गर्दछ, को अगाडिपट्टि दुसीका त्यान्द्राको श्रुपो देखापर्दछ ।

- ◆ चरण ३: यसलाई Corticium stage पनि भनिन्छ । यो अवस्थामा रोग लागेको भागको बाहिरी भागमा दुसीको गुलाबी रंगको कडा सतह देखापर्दछ । यही चरणमा अत्याधिक मात्रामा दुसीको बीजाणुहरू (basidiospores) उत्पादन भई हावाको माध्यमबाट फैलनको लागि तयार भएका हुन्छन् ।
- ◆ चरण ४: यसलाई Necator stage पनि भनिन्छ । यो अवस्थामा दुसीको थप विकास हुँदै Pycnidia बन्दछन् । जसमा दुसीका बीजाणुहरू (conidia) उत्पादन हुन्छन् । दुसीको यो अवस्था सुकेका हाँगा तथा काण्डहरूमा देखा पर्दछ । चरण १ र चरण २ को अवस्थामा गुलाबी रोग बगैँचामा त्यति राप्रोसंग देखिँदैन तर चरण ३ र चरण ४ को अवस्थामा भने बोट ओइलाउन र मर्न थाल्ने भएको हुनाले सजिलै देख्न सकिन्छ ।

## रोग फैलने तरिका

- ◆ अत्याधिक वर्षा र ओसिलो बातावरणमा गुलाबी रोग बढी फैलिन्छ ।
- ◆ यो रोगको दुसी सुन्तलाजात बाहेक अन्य जातका बोटहरूमा पनि लाग्ने र तिनमा पनि आश्रय लिएर बसेका हुन्छन् ।
- ◆ उपयुक्त बातावरण पाएपछि दुसीका बीजाणुहरू (basidiospores, conidia) उम्र्न्छन् र हावाको माध्यमबाट एक बोटदेखि अर्को बोटमा सर्दछन् ।
- ◆ वर्षाको पानीले पनि बीजाणुहरू फैलन सहयोग गर्दछ ।